



सामुदायिक आवास आन्दोलन एक सामाजिक आन्दोलन हो, जुन HKCSS को संयुक्त प्रयासद्वारा सरकारले समर्थन गरेका हङकङ कम्युनिटी चेस्ट, सामाजिक नवीनता र उद्यमशीलता विकास कोष (SIE Fund), घर मालिकहरू र NGOहरू/सामाजिक उद्यमहरू(SEs)द्वारा सुरु गरिएको हो । HKCSSले निजी र सार्वजनिक विकासकर्ताहरूबाट प्रयोग नभएको आवासीय ईकाइहरूको माग र पुननिर्माण गर्न मध्यस्थ प्लेटफर्मको भूमिका निर्वाह गर्दछ, र त्यसपछि पुननिर्मित ईकाइहरू योग्य NGOहरू/SEहरूलाई योग्य संचालकहरूको रूपमा भाडामा दिन्छ; र योग्य NGOहरू/SEहरूले योग्य घरहरूलाई किरायामा दिनेछ ।

यस प्रोजेक्टको मूल उद्देश्य भनेको आवास आवश्यकताहरू पूरा गर्नु मात्र नभएर, नागरिकहरूको जीवनस्तरको मुद्दालाई गुणस्तरिय बनाउनु पनि हो; तसर्थ, यस प्रोजेक्टले उनीहरूको सम्बन्धित आवासीय जिल्लाका बावजुद उनीहरूको सामुदायिक जीवन सुधार गर्नमा मुख्य ध्यान केन्द्रित गर्दछ। अर्को शब्दमा, यस प्रोजेक्टले समुदाय-आधारित सशक्तिकरणमा जोड दिन्छ जसले गर्दा परिवारले आफ्नो चुनौती सामना गर्न सामाजिक समर्थन प्राप्त गर्न सक्छन् र सहभागिता मार्फत, परिवारले समुदायमा आफ्नो प्रतिभाको योगदान पुर्याउँछन् ।

यसको उद्देश्य भनेको, अन्तर्वर्ती आवास र समर्थन सेवाहरूको प्रावधानद्वारा, व्यक्ति वा परिवारहरूलाई छोटो अवधिको लागि राहत प्रदान गर्नु हो जुन निम्न अनुसार छः

- उपविभाजित ईकाइहरूमा बसोबास गर्ने र 3 वर्ष भन्दा बढी सार्वजनिक भाडा आवास (PRH) को पर्खाइमा बसेकाहरूका लागि; वा
- तत्काल आवास आवश्यकताहरू भएका; र
- पूर्ण समय काम गरिराखेका वा विस्तृत सामाजिक सुरक्षा सहायता (CSSA)को लागि आवेदन दिएकाहरूका लागि;
- सँगै बसोबास गर्ने अवधारणसँग सहमत भएका, र अन्य परिवार(हरू)सँग बसोबास गर्न सक्नेहरू;
- सेवा अपरेटरहरूको सेवा प्रस्ताव अनुसार अन्य विशेष सर्तहरू वा आवश्यकताहरूको पूर्ति गर्नेहरूका लागि ।

भाडा

विस्तृत सामाजिक सुरक्षा सहायता योजना अन्तर्गत भाडा भत्ताको अधिकतम स्तरमा वा कुल परिवार आमदानीको 25% दुवै बीच कम भएको रकमको आवरण गर्दछ ।

टेनेन्ट (किरायादार) आवेदनको नवीनतम अपडेट

<https://communityhousing.hkcss.org.hk/tenant>

हामीलाई सम्पर्क गर्नुहोस्

ठेगाना: Room 505, 5/F, Harcourt House, 39 Gloucester Rd, Wan Chai, Hong Kong.

वेबसाइट: <https://communityhousing.hkcss.org.hk/>

ईमेल: housing@hkcss.org.hk

सोधपुछ: 3596 7128

अल्पसंख्यक जातीयहरूका लागि समर्थन सेवा केन्द्रहरू:

https://www.had.gov.hk/rru/english/programmes/programmes_comm_sscem.html

हङकङ क्रिश्चियन सर्भिस-CHEER द्वारा प्रदान निःशुल्क टेलिफोन दोभाषे सेवाका लागि:

यदि तपाईंलाई दोभाषे सेवाका लागि कुनैपनि सहयोग चाहिएमा, कृपया तलका हटलाइन (हरू) मा सम्पर्क गर्नुहोस् र तपाईंको सोधपुछ “सामाजिक आवास/सामुदायिक आवास आन्दोलन” सँग सम्बन्धित छ भनि CHEER द्वारा सजिलै पहिचान गर्नको निम्ति जानकारी गर्नुहोस् । धन्यवाद ।

भाषा	हटलाइन नम्बरहरू
बहासा इन्डोनेशिया	3755 6811
हिन्दी	3755 6877
नेपाली	3755 6822
उर्दू	3755 6833
पन्जाबी	3755 6844
तागालग	3755 6855
थाई	3755 6866
भियतनामी	3755 6888